



चिचिला गाउँपालिकाद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड: ६

सङ्ख्या: १

मिति: २०७९/०४/१६

भाग - १

चिचिला गाउँपालिका

विनियोजन ऐन, २०७९

चिचिला गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यहरूको लागि स्थानीय सन्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको ऐन ।

प्रस्तावना

चिचिला गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यहरूको लागि स्थानीय सन्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्ने बान्छनिय भएकोले

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम चिचिला गाउँसभाले यो ऐन बनाएको छ ।

१. (१)संक्षिप्त नाम र प्रारम्भ: यस ऐनको नाम चिचिला गाउँपालिकाको विनियोजन ऐन २०७९ रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७९/८० को निमित्त संचित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७९/८० को निमित्त चिचिला गाउँकार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रु १५४,३४१,४७० (अक्षरूपी पन्ध्र करोड त्रिचालीस लाख एकचालीस हजार चार सय सत्तरी मात्र) मा नवढाई निर्दिष्ट गरिए बमोजिम सन्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चितकोषबाट खर्च गर्न अधिकार दिइएको रकमआर्थिक वर्ष २०७९/८० को निमित्त चिचिला गाउँ कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२)उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगतशाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानीखर्च शीर्षकमा बाहेक अन्यचालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न

सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) माजुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १०प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची - १

दफा २ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२९ (२) बमोजिम सन्चित कोषबाट खर्च गर्न सकिने रकम

क्र.स.	शाखागत बजेट	खर्च
१	प्रशासनिक खर्च (चालु खर्च)	५०,०४५,०००
२	शिक्षा	१४,८८३,०४०
३	महिला बालबालिका तथा समाजकल्याण	१,२५०,०००
४	कृषि	२,५१५,८१०
५	पशु सेवा शाखा	२,५११,६२०
६	स्वास्थ्य	१२,७३०,०००
७	सामाजिक सुरक्षा	७७०,०००
८	सूचना प्रविधि शाखा	१,४००,०००
९	न्यायिक समिति	८००,०००
१०	भौतिक पूर्वाधार शाखा	९००,०००
११	लागत साझेदारी योजना	१५,०००,०००
१२	विपद् व्यवस्थापन	५,०००,०००
१३	आकस्मिक कोष	३,०००,०००
१४	विविध कार्यक्रम	६,२२०,०००
१५	वडास्तरीय बजेट	१६,५००,०००
१६	आर्थिक सहायता	१,०००,०००
१७	पालिकास्तरीय भौतिक पूर्वाधार विकास	१८,९५०,०००
१८	करुणा फाउन्डेशन	८६६,०००